

बैठक संख्या— १०
दोस्रो पटक
मिति २०७९।०९।१३ गते
समय: विहान ७.०० बजे

प्रस्तावहरू

१. विभिन्न सूचना प्रकाशन सम्बन्धमा ।
२. नगर प्रहरीको कार्यविधि सम्बन्धमा ।
३. धानबालीको राहात सम्बन्धमा ।
४. दिवा खाजा सम्बन्धमा ।
५. नगरसभा सम्बन्धमा ।
६. विविध सम्बन्धमा
 - क) नहर विभागको जग्गा संरक्षण सम्बन्धमा ।
 - ख) वडा नं ४ को घरधुरी सर्वेक्षण सम्बन्धमा ।
 - ग) कृषिको ल्याब सम्बन्धमा
 - घ) बजेट संशोधन सम्बन्धमा ।

निर्णयहरू

निर्णय नं. १

यस नगरपालिकाको एघारौं नगरसभाबाट पारित मागमा आधारित कार्यक्रम, कृषितर्फका स्यालो वोरिङ्ग तथा अन्य र ह्युमपाईप, होमस्टे लगायतका कार्यक्रमहरू शुरुवात गर्न सूचना प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. २

राप्ती नगरपालिकाको नगर सभा, नगर कार्यपालिका, नगर कार्यपालिका कार्यालय, न्यायिक समिति लगायतको कामका सन्दर्भमा गरिएका कतिपय निर्णयहरू सरोकारवालाबाट पालना नभएको सन्दर्भ छ । यस्ता निर्णयहरू कार्यान्वयन गराउन नगर प्रहरीको आवश्यकता खट्केकोले आगामी नगरसभाबाट पारित गरी आगामी आ.ब. २०८०/८१ बाट लागु गर्ने प्रयोजनको लागि बाह्रौं नगरसभामा नगर प्रहरी कार्यविधि २०७९पेश पारित गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. ३

गत आवको वर्षा तथा बाढीले नगरभित्रका कृषकहरूको धानबालीमा भएको क्षतिको राहतका लागि नगरबाट विवरण संकलन गरी कृषि ज्ञानकेन्द्र हुदै गृह मन्त्रालयमा पठाइएकोमा हालसम्म पनि राहत उपलब्ध नभएकोले राहत उपलब्ध गराइदिन पुनः अनुरोध गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. ४

राप्ती नगरपालिका भित्र रहेका सार्वजनिक विधालयहरूमा चलि आएको दिवा खाजाका लागि प्रति विधार्थी प्रति दिन रु १५ का दरले रकम उपलब्ध गराउदै आइएकोमा उक्त रकम साह्रै अपुग भएको भनी अधिकांश विधालयबाट गुनासो आएको र व्यवहारिकता हेर्दा पनि गुनासोलाई सम्बोधन गर्ने पर्ने अवस्था देखिएकोले प्रति विधार्थी प्रति दिन रु ५ थप गरी जम्मा प्रति विधार्थी प्रति दिन रु २० का दरले उपलब्ध गराउनेका कार्यका लागि नगरसभामा एजेण्डा पेश गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. ५

यस नगरपालिकाको बाह्रौं नगरसभा यहि २०७९ पौष २४ गते आइतबारका दिन बिहान ११:०० बजे नगर कार्यपालिका कार्यालयको सभाहलमा गर्ने सर्वसम्मत निर्णय गरियो ।

निर्णय नं. ६

विविध

क) वडा नं ५ को भण्डारा चोकमा रहेको नहर विभागको जग्गामा विगतदेखो बाढी पिडितको रूपमा केही सुकुम्बासीहरूको बसोबास रहेको र केही अन्यत्र घर जग्गा भएका मानिसहरूपनि रहेको भन्ने सुनिन आएकोले वास्तविक सुकुम्बासीहरूको पहिचान गर्ने देहाय बमोजिम एक कार्यदल गठन गर्ने र उक्त कार्यदलले अध्ययन अनुसन्धान गरी वास्तविक सुकुम्बासीहरूको व्यवस्थापन र अन्य सुकुम्बासीहरूलाई आ आफ्नै घरजग्गामा बस्ने गरी प्रतिवेदन पेश गर्ने सर्वसम्मत निर्णय गरियो ।

देहायः

संयोजक - देवेन्द्र लामा उपप्रमुख

सदस्य - सीताराम बल वडाध्यक्ष वडा नं ५

सदस्य - अर्जुन प्रजा वडाध्यक्ष वडा नं १२

सदस्य - सुमिता डल्लाकोटी वडा नं ७
सदस्य सचिव - पूर्वाधार शाखा प्रमुख

ख) भ्रमण सम्बन्धमा ।

यस नगरपालिकाको एघारौं नगरसभाले नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालनका लागि बजेट विनियोजन गरेकोले होमस्टे कसरी सञ्चालन गर्ने ? को को बैठकमा सहभागी हुन्छन र सहभागिता कसरी हुन्छ भन्ने जस्ता विषय अध्ययन अवलोकन गर्न कार्यपालिकाका सम्पूर्ण सदस्य र नगरका विभिन्न शाखाका कर्मचारीहरूको प्रतिनिधित्व हुने अधि र पछि गरी २ तर्फ जाने निर्णय गरियो । पहिलो टोली लमजुङ्गको राइनासकोट होमस्टे र घलेगाउँ होमस्टेतर्फ र दोस्रो टोली नवलपुरको थारुहोमस्टे र स्याङ्गजाको दरौं सिरुवारी होमस्टेमा जाने सर्वसम्मत निर्णय गरियो ।

ग) अधिकांश कृषकहरूको बसोबास रहेको यस राप्ती नगरपालिकामा विभिन्न कृषकहरूबाट उत्पादित कृषि उपजहरूमा पटक पटक विभिन्न रोग लागि कृषकहरूले सोको परीक्षण गर्न टाढा टाढा जानु पर्ने र समयमा रोगको उपचार नपाउने समस्या भएकोले नगरपालिकामै ल्याब को व्यवस्था गरी ल्याब टेष्ट गर्न सकेमा कृषि उपजको संरक्षण र उपचार गर्न सहज कृषकहरूको हित हुने भएकोले आवश्यक बजेट व्यवस्था गरी ल्याब टेष्टको व्यवस्था गर्ने निर्णय गरियो ।

घ) गत एघारौं नगरसभाबाट पारित गरी सञ्चालनमा ल्याएका योजनाहरू मध्ये केही योजनाहरूमा काम हुन नसकेको अवस्थामा छ । त्यस्तो हकमा शिर्षक परिवर्तन गरी नयाँ योजना छनौट गरी कामकाज गर्नका लागि आगामी नगरसभामा पेश गर्ने निर्णय गरियो । साथै सबै वडा अन्तर्गतको बजेटबाट सञ्चालन हुने योजनाहरूमध्ये काम हुन नसकेका योजनाहरू परिवर्तन गरी वडा समितिको बैठकबाट निर्णय गरी नगर कार्यपालिका कार्यालयमा पेश गर्ने निर्णय गरियो ।